

# स्वास्थ्यकर्मीको आवाज

VOLUME 6, ISSUE 2 / MARCH 2016 / LINKING HEALTH CARE WORKERS ACROSS RURAL NEPAL

अंक १२

## यस अंकमा...

**पृष्ठ १** “निक साइमन्स अवार्ड २०१५” का विजेता लोक बहादुर नेपाली

### पृष्ठ २-४ कथाहरु

- अविस्मरणीय त्यो एक दिन
- पहिलो ल्याप्रोटोमीको सफलताको कथा
- CB-DOTS कार्यक्रमको माध्यमबाट भएको सफल उपचारको कथा

**पृष्ठ ५** अनुगमन तथा सुधारात्मक कार्यक्रम (फेप)

### पृष्ठ ६ सि.एम.इ. कर्नर

- चिलाउने लक्षण भएका छालामा देखिने केही समस्याहरु

### पृष्ठ ८-९ भलाकुसारी

- डा. मार्क जिम्मरम्यान ज्यूसँगको छोटो कुराकानी

### पृष्ठ १० बुलेटिन बोर्ड

- Neonatal Resuscitation

### पृष्ठ ११ थप आयाम

- एसबीए तालिम प्याकेजको विकास, प्रयोग तथा परिमार्जन

### पृष्ठ १२

- स्वास्थ्य प्रतियोगिता

## ‘निक साइमन्स अवार्ड २०१५’ का विजेता सिअहेव लोक बहादुर नेपाली

लोक बहादुर नेपालीको जन्म २०२९ साल असार २९ गते अछ्याम जिल्लाको मङ्गलसेनमा निम्न वर्गीय दलित परिवारमा भएको थियो । उहाँले २०४७ सालमा कैलालीको रघुनाथ आदर्श स्कुलबाट एसएलसी पास गरे पश्चात् नेपाल सरकारबाट छात्रवृत्ति कोटामा क्षेत्रीय स्वास्थ्य तालीम केन्द्रबाट २०४९ सालमा अहेव अध्ययन पुरा गर्नुभयो । तत्पश्चात् २०५० असार महिना देखि अस्थायी रूपमा सहजपुर उपस्वास्थ्य चौकी कैलालीबाट जागीरे जीवन शुरू गर्नु भयो । २०५१ असोजमा लोकसेवा पास गरेपछि कैलालीकै पवेरा स्वास्थ्य चौकी र जोशीपुर स्वास्थ्य चौकीमा एक-एक वर्ष काम गरेपछि कैलालीकै खैलाड स्वास्थ्य चौकीमा सरुवा भयो । त्यहाँ रहेदा जंगलको वीचमा काठको अस्थायी ठहरो रहेकोमा तीन कोठे पक्की भवन निर्माण गर्न सफल हुनुभयो । खैलाडबाट सरुवा हुँदा प्रत्येक वडाले पालैपालो ९ दिनसम्म विदाई गरेको मीठो सम्भन्ना उहाँसंग तजै छ । यसै क्रममा २०६१ श्रावणमा सरुवा भै वासुदेवी उपस्वास्थ्य चौकी डोटी पुनरु भयो । पछि जिल्ला स्वास्थ्य कार्यालयले चैत्र महिनामा बढी जनघनन्तव भएको लडागडा स्वास्थ्य चौकीमा अहेव पदमा पदस्थापन गयो । उक्त संस्थामा कार्यरत रहेदा उहाँको कार्य सम्पादनको मुल्याङ्कनको आधारमा लगातार चार वर्षसम्म जिल्ला स्वास्थ्य कार्यालय डोटीले उत्कृष्ट स्वास्थ्य चौकी घोषणा गर्दै पुरस्कृत गरेको थियो ।

सेवाको १६ वर्ष पछि २०६६ जेष्ठ महिनामा मुनुवा स्वास्थ्य चौकी कैलालीमा आएपछि पनि उहाँको सकृत्यता निरन्तर



रह्यो । मुनुवा गाविसमा ८२ प्रतिशत पिछ्छिएका थारु जातिको बसोबास रहेको र सदरमुकामबाट करिब ९० किमी टाढा पर्दछ । यहाँ आईसकेपछि शुरुमा सहकर्मीहरुको र व्यवस्थापन समितिको बैठक राखेर समुदायको आवश्यकता पहिचान गर्नुभयो । बैठकहरुमा अपेक्षाकृत समर्थन र प्रतिवद्धता प्राप्त भएपछि उहाँले दुई वर्षको कार्य योजनाको खाका तयार गर्नुभयो । कार्ययोजना अन्तर्गत आमा समूहको मासिक बैठक, वडा भेला, विद्यालय स्वास्थ्य कार्यक्रम, गाउँउघर विलिनिक र खोप क्लिनिकको सकृद सञ्चालन मार्फत समुदायमा स्वास्थ्य जनचेतना र स्वास्थ्य संस्थाप्रति समुदायको अपनत्वको स्तर बढेर गयो । तथापि महिला स्वास्थ्य स्वयम् सेविकाबाट मात्रै समुदायको स्वास्थ्य अवस्था तथा जनचेतनामा सोचे जतिकै परिवर्तन नभएपछि महिला स्वास्थ्य स्वयम् सेविकालाई सहयोग गर्ने समितिको आवश्यकता महशुस गर्नुभयो । त्यसपछि प्रत्येक वडाहरुमा आमभेला गरेर वडा अध्यक्ष, महिला स्वास्थ्य स्वयम् सेविका, आमा समूह प्रतिनिधी र तीन अगुवा पुरुष समिलित ११ सदस्यीय वडा स्वास्थ्य क्रमशः पेज ५ मा

# अविस्मरणीय त्यो एक दिन

डा. हेमा जोशी, मेडिकल अफिसर, म्यारदी जिल्ला अस्पताल

करीब २ वर्ष पहिले म लोक सेवाबाट म्यारदी जिल्ला अस्पतालमा आएको थिएँ । यहाँ आउँदा NSI को सहयोगमा एमडीजीपी डाक्टर डा. धिरेन्द्र मल्ल सहित सरकारी कर्मचारीहरु मिलेर शत्यक्रिया सेवा विस्तार हुई थियो । डा. मल्ल एक महिना अघि मात्र आउनु भएको थियो । एनेस्थेसिया दिने प्राविधिक नभएकोले मैले एनेस्थेसिया दिने र एमडीजीपीले शत्यक्रिया गर्ने गरी शत्यक्रिया सेवा सुनु गरेका थियो ।

त्यो दिन मेरो २४ घण्टे on-call डियुटी थियो । सदा भैं विहान राउन्ड गर्दा ओपीडीमा लगभग १५० जना विरामीहरु थिए । ओपीडी सकेर हाइड्रोसिल र हर्निंयाको अप्रेसन गर्द्यो । त्यसपछि बैलुकी indoor र इमरजेन्सीको विरामीहरु हेरेर कोठा पुग्दा लगभग ८ बजिसकेको थियो । दिनभरीको भोकले खाना खान लागेको मात्र थिएँ indoor बाट डा. मल्लले फोन गर्नुभयो । प्रसृति व्यथा लागेर साल बाहिर निस्केको केश थियो । तुरुन्तै indoor पुग्दा डा. मल्लले prolapsed cord लाई हातको सहयोगले vaginal canal मा position गरेर राख्नु भएको थियो । साथै विरामीको परिवारजनसँग परामर्श गरिरहनु भएको थियो । विरामीको G7 एटस LMP यकिन नभएको cervix 3 cm dilated, cord prolapsed with pulsation presence भएको तर बच्चाको मुटुको धड्कन कम थियो । आमाको मुख हेर्दा निकै दुख्ती, ख्याउटे तथा पहेलो अनुहार भएको, ३३ वर्ष भनिए पनि ४५ वर्ष भन्दा बढी देखिन्थ्यन् ।

डा. मल्ल विरामीको परिवारलाई आमाको अवस्था हेर्दा तुरुन्त अपरेसन गर्नुपर्ने तर आमा र बच्चा दुवैलाई खतरा भएको कुरा जानकारी गराउँदै हुनुहुन्थ्यो । यो सब गरिरहेदा डा. मल्लले cord लाई vaginal

canal मा एक हातले position गरिरहनु भएको थियो । परिवारजनले लिखित सहमति दिएपछि हामी OT preparation गर्न तिर लाग्यो । दुइवटा vein खोलेर तुरुन्त RL दिन सुरु गर्द्यो । धेरै रगत बग्ने सम्भावना भएकोले त्यावामा रगत जाँच (होमोग्लोबिन, गुप्रिङ्ग र क्रस म्याच) को लागि पठायौं । त्यसपछि हामीले विरामीलाई तुरुन्तै OT तिर दौडायौं । OT table मा सारेपछि केहि समय (preloading गर्दा) head low गरेर राख्न्छौं । Doppler ले fetal heart rate हेर्दा irregular र लगभग ४०-४२ थियो ।

Rapid preloading गरिसकेपछि head low गरेको टेवललाई सिधा बनाएँ, र तत्काल spinal anaesthesia दिएँ । डा. मल्ल र team ले surgery सुरु गर्नुभयो । Vitals stable थियो । तर आमाको छाला र मासुहरु निकै पातलो थियो । पाठेघर चिरेर बच्चालाई एकै छिनमा निकाल्यो । बच्चालाई हल्का suction र stimulate गर्दा रोयो । ३.५ के.जी.को छोरा थियो । मैले 10 unit syntocin IM लगाइदिए पश्चात फर्क्ट आमातिर हेर्दा रगत धेरै बगिरहेको थियो । त्यसपछि मैले suction गर्न थालै । Monitor तिर हेर्दा BP ७०/४० मा भेरेको थियो र pulse 130/min को हाराहारीमा थियो । Suction छोडेर फेरी विरामीको लागि चाहिने mephentermine IV दिए, र सर्गे सलाइनमा पनि 12 mg mephentermine राखेर IV दिन थालै । डा. मल्ल र टिम bleeding control गर्न कोसिस गर्दै हुनुहुन्थ्यो । रगत धेरै नै बगिरहेको थियो । BP 60/20 देरीख 70/30 को वीचमा थियो । Shock को व्यवस्थापन (Mephentermine र IV fluids) गरी राखेका थियौं । Inj. Synto 10 unit फेरी drip मा राखेर दिँदै थियौं । डा. मल्ल र team uterus सिलाउँदै हुनुहुन्थ्यो । रगत टेवलमुनी चुहैदै थियो, सबैको गाउनको अधिल्लो

भाग पूरै रगतै रगत भएको थियो । विरामी बेलावेलामा वाक्क-वाक्क गर्दै disoriented भएजस्तो गर्दै थिइन् । Inj. tranostat 1 gm IV लगायौं । Hemoglobin 7 मात्रै थियो र blood arrange हुई थियो । थप अरु दुई pt. blood arrange गर्न लगायौं ।

डा. मल्ल र टिमले पाठेघर सिलाइसकेपछि uterine massage गर्नुभयो, यता ringer lactate, IV fluid र mephentermine दिइरहेका थियौं । पाठेघरको tone पनि आएको थियो, तर BP खासै बढेको चाही थिएन, लगभग ७०/४० को थियो ।

डा. मल्लले रगत बग्ने सम्भावना छ भन्दै abdominal drain राख्नुभयो । अब विस्तारै rectus muscle सिलाउन खोज्दा, जहाँ छुच्छौं, त्यहिबाट bleeding हुन सुरु गर्द्यो । डा. मल्लले निकै सतकंताका साथ सबै layers हरु सिलाउँदै जानुभयो । यही कममा एक pt. cross match गरेको blood पनि आइपुयो । त्यसपछि एउटा हातबाट blood transfusion सुरु गर्द्यो । BP विस्तारै १०/५० बाट ४०/५० को बीचमा आएर बस्यो । आमा विस्तारै oriented भइराखेको थियो । त्यसपछि डा. मल्लले misoprostol 800 mg per vaginally राखिदिनु भयो । Bleeding धेरै हदसम्म control मा आएको थियो । Blood transfusion र vitals monitor गर्न हामी अझै केही समय OT मा नै बस्ने निर्णय गर्द्यो । Vitals, विरामीको अवस्था र bleeding को assessment गर्दै जाँदा विस्तारै BP ९०/७० र pulse करीब ९०/मिनटको वरिपरि आयो । पाठेघर खुम्चिएर रगत बग्ने छोडेको थियो । त्यसपछि विरामीलाई post-op room मा सारिसकेपछि सिस्टरहरूलाई vitals र bleeding राम्ररी हेर्न लगाएर सबैजना कोठा तिर लाग्दा विहानको २ बजेको थियो ।

कोठामा पुोपछि हामीहरूले OT को अनुभव share गर्द्यो । तर डा. मल्लको धैर्यता, साहस र कुशल क्लिनिकल कोओर्डिनेसनको कारणले मात्र आज ती दुवै आमा र बच्चा सकुसल रहेको कुरामा कैनै दुईमत थिएन । डा. मल्लले चाही हामी सबैको टिम spirit को प्रशंसा गर्दै हुनुहुन्थ्यो । हार्ष्यटलमा बसुन्जेल विरामीलाई चार पोका रगत दिनुपयो । दिन प्रतिदिन आमा र बच्चाको स्वास्थ्यमा सुधार आउन थाल्यो र ७ दिनपछि अस्पतालबाट दुवैलाई सकुसल घर पठायौं । जिल्ला अस्पतालमै गम्भीर जटिलता भएको प्रसूतिको अपरेशन गरेर आमा र बच्चा दुवै स्वस्थ घर पठाउँदा हामी अस्पतालका कर्मचारीहरु पनि गौरवान्वित भएका थियौं । ■



# पहिलो ल्याप्रोटोमीको सफलताको कथा

डा. प्रदीप शर्मा, एमडीजीपी, सत्यान अस्पताल

सत्यानको ग्रामीण क्षेत्रबाट एकजना चिन्तित बाबु आफ्नो छोरीलाई पछिल्लो ४ दिनदेखि दाहिने तल्लो पेट र २ दिनदेखि उच्च ज्वरो आइरहेको गुनासो लिएर अस्पताल आए। बच्चाको जाँच गर्दा Appendicular lump भएको निक्यौल भयो। त्यसैले IV fluid, IV Antibiotic र Nil Per Oral (NPO) सहित नियमित vitals निरीक्षण (Oschner Sherman Regimen) गरी भर्ना गरियो। बच्चालाई अगाडी नै ल्याएको भए हामीले आकस्मिक appendicectomy गर्न सक्थ्यौ।

भर्ना गरेको दोस्रो दिन उनको ज्वरो १०१ डिग्री थियो र दुखाइको प्रकृति पनि भर्ना गरेको बेलाभैंथियो। तर गाँठ अलि सानो भएको पाईयो। उनको total र differential blood count आश्चर्यजनक ढंगले सामान्य नै थियो। तेश्रो दिन USG गर्दा पनि उनको स्थिति उस्तै भएकोले हामीले सोही उपचारलाई निरन्तरता दिने निर्णय गयौँ। आफ्नो छोरीको हालतमा सुधार नभएको देखेर बुवा चिन्तित थिए। हामीले उनलाई उनको छोरीलाई नियमित निगरानीमा राख्नुपर्ने र यदि ज्वरो र दुखाई बढेमा शल्यक्रिया गर्नुपर्ने भनेर बुझायौँ। तेश्रो दिन करीब दिउँसो १२ बजे म OPD मा थिएँ। मलाई नसले बच्चाको ज्वरो १०३ डिग्री पुगेको र दुखाई अभ बढेको जानकारी दिनु भयो, जुन कुराको मलाई डर थियो। मैले बच्चाको बुबालाई बच्चाको तुरन्तै शल्यक्रिया गर्नुपर्ने बताएँ। तर बुवा हिच्किचाए र मेरो कुरा सुनेनन्। उनले आफ्नो बच्चाको हालत दुर्भाग्यका कारण विग्रहै गएको र आफ्नो बच्चालाई परम्परागत विधिबाट नै उपचार गराउने सोच बनाए। यो कुरा सुनेर म हैरान भएँ। मैले उनलाई शान्तपूर्वक मनाउने प्रयास गरे। उनले उनको श्रीमतीले छोरीलाई घर फिर्ता त्याउनु भनेको कुरा बताए। मैले उनको श्रीमतीसँग फोनमा कुरा गरे

र शल्यक्रिया गरेपछि छोरीलाई ठिक हुन्छ भनेर सम्झाएँ। अन्य ग्रामीण भेगका क्यौं अशिक्षित र गरीब बिरामीहरुका लागि जस्तै मैले उनिहरुको भलोका लागि आफै निर्णय गर्नुपर्ने अवस्था आयो। अन्त्यमा उनी र उनको श्रीमती बच्चाको शल्यक्रिया गर्न तयार भए र हामीले शल्यक्रिया गयौँ।

बच्चा केवल १२ वर्ष भएकोले हामीले ketamine अन्तर्गत IV anaesthesia दिएर उनको शल्यक्रिया गर्ने निर्णय गयौँ। हामीले सुरुमा ketamine ०.५ mg/kg सहित diazepam ०.३ mg/kg को dose उनलाई दियौँ। त्यसपछि ketamine १० थोपा प्रति मिनेटको हिसाबले दिईयो। शल्यक्रियाको दौरानमा करिब १० ml पीप निकालियो। त्यसपछि हामीले उनको दाहिने ilioc fossa एक लिटर सलाइन पानीले धोयौँ। गाँठ भएको कारणले थप dissection गर्न मिलेन। मैले सबै pocket mobilize भएको र कुनै थप पीप बाँकी नभएको सुनिश्चित गरे। त्यसपछि हामीले abdominal drain (हामीसंग thoracic drain tube मात्रै

ग्रामीण भेगका क्यौं अशिक्षित र जरीब बिरामीहरुका लागि जस्तै मैले उनिहरुको भलोका लागि आफै निर्णय गर्नुपर्ने अवस्था आयो।

थियो, जसको size ठूलो थियो। हाल्यौ, तर त्यसले राम्रै काम गर्यो। शल्यक्रिया पछिको पहिलो दिन उनलाई १०१ ज्वरो थियो, दोस्रो दिन ज्वरो देखिएन, clear drain थियो, त्यसैले drain हटाइयो र भोल पदार्थ मात्र खान अनुमति दिईयो। सातौं दिनमा टाँका निकालियो तर अलिअलि पीप निस्कराखेको थियो। उनको घाउ अर्को एक हप्ताका लागि dressing गरियो र अस्पतालबाट विदा पनि गरियो। शल्यक्रियाको दोस्रो दिन पछि, तै आफ्नो छोरी पीडामुक्त भएको देखा बुवा र अमा निकै खुसी भए। सत्यान जिल्ला अस्पतालको पहिलो Laparotomy राम्रै संचालन भएकोमा हामी पनि ढुक्क भयौँ। ■



# CB-DOTS कार्यक्रमको माध्यमबाट भएको सफल उपचारको कथा

अर्जुन बहादुर क्षेत्री, सि.अहेव, लामाचौर स्वास्थ्य चौकी, कास्की

२०७१ साल फाल्गुण मसान्त ताका हामी सबै स्वास्थ्यकर्मीहरूलाई CB-DOTS कार्यक्रमबाटे अभिमूलिकरण गराईएको थियो । लाम्चौर-१, कास्कीको एक १७ वर्षिया वासिन्दा मेरुदण्ड र lumbar region को दुखाइका कारण गम्भीर अवस्थामा थिइन् । उनी लामो समयदेखि पूर्ण bed rest मा थिइन् र उनी चल्न पनि नसक्ने अवस्थामा थिइन् । यसकारण उनको परिवारले उनको उपचारको सन्दर्भमा ठूलो समस्याको सामना गरिरहेका थिए । उनीहरूले धेरै धामी, भाँकी, नर्सिङ्ग होम र निजी अस्पतालहरू धाए पनि समस्याको वास्तविक कारण अझै पहिचान भएको थिएन । भार्यवश, एक दिन उनीहरूको त्यही समुदायमा बसोबास गर्ने CB-DOTS स्वयंसेविकासँग भेट भयो । विरामीको सबै लक्षणहरू जाँच गरिसकेपछि स्वयंसेविकाले CB-DOTS को तालिममा सिके जस्तै त्यो एक प्रकारको क्षयरोगको लक्षण भएको शंका गरिन् । र तुरुन्त स्वास्थ्य चौकी जान सुझाव दिइन् । सामान्य जाँच गरेपछि मैले थप अनुसन्धान र उपचारको लागि क्षेत्रीय क्षयरोग केन्द्र (RTC) मा उनलाई रेफर गर्ने निर्णय गरें ।

मेरो सुझाव अनुसार उनीहरू RTC गए र त्यहाँबाट उनलाई मणिपाल अस्पताल रेफर गरियो । त्यहाँ उनको विमारी निदान गरियो र तुरुन्तै DPHO DOTS कास्कीमा दर्ता गरियो । त्यसपछि उनलाई हाम्रो संस्था, लाम्चौर उप-स्वास्थ्य चौकीमा पठाइयो जुन क्षयरोगको उपचारका लागि उप-केन्द्र हो । त्यसपछि २०७१ साल चैत्र २४ देखि CB-DOTS कार्यक्रममा उनको उपचार शुरू



गरिएको थियो । उनले हाम्रो CB-DOTS स्वयंसेविकाबाट औषधी लिन थाले । विस्तारै उनको जीवनमा वास्तविक चमत्कार भयो र औषधी सेवन गरेको १५ दिनमै उनी चल्न सक्ने भइन् जो पहिले पुरै Paralyzed थिइन् । एक महिना पश्चात् उनलाई भेटन जाँदा म अचम्मित भएँ । उनी उभिरहेकी थिइन् र मलाई उनको घरमा स्वागत गर्दै थिइन् । उनले आफू कहिल्यै हिडन सक्ने र नियमित रूपमा आफै स्वयंसेविकाकहाँ औषधि लिन जान सक्नेम हुनसक्ने नसोचेको बताए । एक समयमा उनको जीवन उनको कोठाको ओछ्यानमा मात्र सिमित थियो । उनको यस्तो प्रगति देखेर मेरो मन एकदमै छोएको थियो ।

आफ्नो जीवनमा एक वरदानको रूपमा आउनुभएको स्वयंसेविका दिदीप्रति उनी एकदमै कृतज्ञ छिन् । गहभरी आँशु लिएर आफ्नो कथा सुनाउँछन् र उनको

स्वास्थ्य स्थिति बारे साँच्चै चिन्तित हुने CB-DOTS स्वयंसेविकाप्रति आफ्नो आभार प्रकट गर्दिन् । निको भएर चाँडो भन्दा चाँडो आफ्नो गृहनगर म्यारदी भ्रमण गर्न सक्नेम हुनेमा विश्वस्त छिन् । उनी निको भएपछि उनको आदर्श व्यक्ति स्वयंसेविका दिदी जस्तै एक प्रतिवद्ध CB-DOTS स्वयंसेविकाको रूपमा अन्य विरामीहरूको मद्दत गर्ने उनमा ठूलो इच्छा छ ।

उनका आमाबाबु पनि उनको स्वास्थ्यमा सुधार आएको देखेर एकदमै खुशी छन् । उपचारको क्रममा उनीहरूले धेरै कठिनाइको सामना गर्नुपरेको थियो । धन र समय धेरै खर्च भए तापनि उनको स्वास्थ्यमा कुनै प्रगति भएको थिएन । अहिले उनीहरूको छोरीको स्वास्थ्यमा सुधार आउन थालेको देखेर उनीहरू CB-DOTS कार्यक्रमसँग हृदयदेखि कृतज्ञ छन् । ■

समितिहरु गठन गर्नुभयो । हाल प्रत्येक वडामा वडा स्वास्थ्य समिति क्रियाशील छन् । यिनै स्वास्थ्य समितिलाई परिचालन गरेर कैलालीमा देशकै पहिलो नमुना पूर्ण खोप गाविस घोषणा सम्पन्न गर्न सफल हुनुभयो । त्यस्तै वडा नं ७ र ८ मा स्थानीय दातावाट निशुल्क जग्गा प्राप्त गरी खोप केन्द्रको निर्माण कार्य प्रारम्भ भएको छ । समितिकै पहलमा जीर्ण स्वास्थ्य चौकीको मर्मत सम्हार, रंगरोगन गरी प्रतिक्षालय र तालिम कक्षको निर्माण गरिएको छ । यसको अलावा चौवीस घण्टे वर्धिङ्ग सेन्टर र त्यावको स्थापना गरी सोको लागि दुई जना अनमी र एकजना त्याव असिस्टेन्ट स्थानीय

श्रोतबाट राखिएको छ । त्यस्तै संस्थाबाट हालसम्म ९५० जनालाई सुक्तरी सेवा प्रदान गरिएको र गत आ.व.मा १६३ जनाले सो सेवा प्राप्त गरेको तथ्यांक छ ।

स्वास्थ्य चौकीका २३ जना महिला स्वास्थ्य स्वयम् सेविकाको संयोजकत्वमा २१ देखि ३५ जना सदस्य रहने गरी गठन भएका आमा समूहहरुमा जम्मा ६०१ जना आमाहरु आवद्ध छन् । आमा समूहका प्रत्येक ६०१ सदस्यहरुलाई घर संख्या विभाजन गरी जिम्मेवारी दिईएको छ । उनीहरुले चार पटक ANC, तीन पटक PNC र पूर्ण खोप

लगाए नलगाएको सुनिश्चितता गर्दछन् । आमा समूहका सबै सदस्यहरुलाई स्थानीय श्रोत जुटाई एकै प्रकारको पोशाक उपलब्ध गराईएको छ । साथै स्थानीय श्रोतबाटै कम्प्युटर र प्रोजेक्टर खरिद गरी संस्थाका सम्पूर्ण अभिलेख राख्ने तथा विगत तीन वर्षदेखि संस्थाको वार्षिक प्रतिवेदन तयार गर्ने काम गर्दै आउनु भएको छ । उहाँको बर्षोदेखिको सक्रियताले गर्दा संस्थाको उपयोगितामा वृद्धि हुदै गएको र उहाँले गर्नु भएको अथक प्रयासलाई सहाहना गर्दै कदर स्वरूप “निक साइमन्स अवार्ड २०१५” बाट उहाँलाई सम्मानित गरिएको छ । ■

## अनुगमन तथा सुधारात्मक कार्यक्रम (फेप)

शोभना राई / रीता थापा

यस अनुगमन तथा सुधारात्मक कार्यक्रम नेपालको सन्दर्भमा निरान्तर नौलो कार्यक्रम हो । विश्वव्यापी मान्यताका रूपमा यो स्वीकारोक्ति छ कि तालिमले मात्रै समग्र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने पर्याप्त छैन । किनकी तालिम पश्चात प्रशिक्षार्थीहरुको कार्यस्थलको स्थिति (Enabling Environment) प्रति गम्भीर रूपमा चासो दिन नसकेको सर्वाधितै छ । तसर्थ राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले निर्धारित नीतिमा प्रत्येक वर्ष २० प्रतिशत तालिम प्राप्त स्वास्थ्यकर्मीहरुलाई अनुगमन गर्नुपर्दै भन्ने उल्लेख गरिएको छ । यस तथ्यालाई मध्यनजर गर्दै सो नीतिलाई टेवा पुऱ्याउने उद्देश्यले निक साइन्स इन्स्टिच्यूटले विस. २०६७ साल देखि विभिन्न तालिम प्राप्त स्वास्थ्यकर्मीहरुलाई उनीहरुको कार्यस्थलमा नै गई अनुगमन तथा प्रशिक्षण दिई उनीहरुको सीप तथा ज्ञानमा अभिवृद्धि गर्ने कार्य गरिरहेको छ । यो कार्यक्रम विशेष गरी ग्रामीण भेगमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गराउने लक्ष्य लिई संचालन गर्दै आएको छ । विगत २०६७ सालदेखि हालसम्म यो कार्यक्रम अन्तर्गत समेटिएको स्वास्थ्यकर्मीहरुको तथ्यांकलाई तलको तालिकामा देखाईएको छ ।

विरामीको चाप कम हुनु तथा अति आवश्यक सामारीहरुको अभावले गर्दा स्वास्थ्यकर्मीहरुले तालिम पश्चात् आफानो सीप र ज्ञानको अधिकतम उपयोग गर्न सकिरहेका छैनन् । तसर्थ यस अनुगमन तथा सुधारात्मक कार्यक्रमले विशेष गरी ग्रामीण भेगमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा पुऱ्याउन के कस्ता कमी कमजोरी छन् भन्ने कुरा पत्ता लगाई सो कमीलाई पुरा गर्न सहयोगी को भूमिका प्रशिक्षकले गर्दछ । यसको साथै स्वास्थ्यकर्मीलाई सोही रूपमा कार्य गर्ने हैसला तथा उत्प्रेरणा दिने कार्य यस सम्याले गरेको छ । यसका साथै यस कार्यक्रमले विभिन्न तहमा पृष्ठपोषण दिने काम गर्दै आएको छ । जस्तै :

- जिल्ला स्वास्थ्य प्रमुखहरुलाई आफ्नो जिल्लाको स्वास्थ्यसञ्चयी सुझाव पेश गर्दछ ।
- तालिम प्रदान गरिने सम्यालहरु लगायत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलाई तालिम सम्बन्धी कमी कमजोरी तथा तालिम अवधिमा विशेष ध्यान दिनु पर्ने विषयवस्तुको वारेमा सुझाव दिन्छ ।
- स्वास्थ्य संस्थामा काम गर्ने उपयुक्त वातावरणको सृजना गर्न केन्द्रीय स्तरका विभिन्न विभागलाई सुझाव दिन्छ ।

■ यसले मन्त्रालयस्तरमा अनुगमनको नतिजा प्रतिवेदन पेश गर्नुको साथै मन्त्रालयबाट निर्देशन अनुसार अनुगमन गर्ने गर्दछ ।

**स्वास्थ्य सेवा विभाग अन्तर्गत फेप युनिट**  
यस कार्यक्रमलाई अभ्य प्रभावकारी बनाउन स्वास्थ्य सेवा विभागको महानिर्देशकको अध्यक्षतामा फेप स्टेरिङ्ग कमिटी गठन गरिएको छ । यो कमिटीको सदस्य सचिवमा रा.स्वा.ता.के. को प्रमुख तथा विभिन्न महाशाखाहरुका प्रमुखहरु पदेन सदस्य रहनेछ । यो कार्यक्रमको गतिविधिहरुलाई मध्यनजर गर्दै स्वा.से.वि. को तात्कालीन महानिर्देशक डा. सिनेन्द्र कुमार उपाध्यायको सुझाव अनुसार फेप युनिटलाई रा.स्वा.ता.के. बाट स्वास्थ्य सेवा विभाग अन्तर्गत राख्ने निर्णय गरियो र २०७२ सालमा फेप युनिटलाई स्वास्थ्य सेवा विभागको भवनमा खडा गरियो । यस कार्यक्रमलाई निरन्तर रूपमा कार्य सम्पादन गर्न तथा फेप स्टेरिङ्ग कमिटीको निर्देशनलाई कार्यान्वयन गर्नको लागि फेप वर्किङ्ग कमिटी पनि गठन गरिएको छ । उक्त वर्किङ्ग कमिटीमा सबै महाशाखाको एक-एक जना प्रतिनिधिको साथै स्वास्थ्य सेवा विभागको फेप अधिकृतहरु समेत सदस्य रहेका छन् । ■

Follow-up Cadre	District	Hospital (LMD)	PHCs	HPs	SHPs	Total Facility	# of FEP Participant
MLP	२३	१६	१६	८८	७६	१९६	२१३
SBA	२६	४३	६०	२३१	१००	४३४	८०१
AA	३२	३२	X	X	X	३२	६९
BMET/BMEAT	२५	२५	२	X	X	२७	८३
USG	२२	२२	X	X	X	२२	२५
OTTM	७	७	X	X	X	७	१३
<b>Total</b>							<b>१२०४</b>

# चिलाउने लक्षण भएका छालामा देखिने केही समस्याहरु

माधव भुसाल

हामीले काम गर्ने स्वास्थ्य संस्थाहरुमा छालाको समस्या भएका चिलाउने सबै भन्दा बढी आउने गरेको पाईन्छ जुन कुरालाई स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनको आंकडाले समेत पुष्टि गर्दछ । छालामा देखिने समस्याहरु निदान गर्न त्यति सजिलो हुँदैन जस्ते गर्दा विरामीले सहि उपचार नपाईरहेको प्रशस्तै भेटिन्छ । छालाको दाग वा घाउको सहि निदान गर्नको लागि ध्यान दिनुपर्ने केही मुख्य लक्षणहरु मध्ये एक चिलाउने समस्या निदान गर्न धेरै सहयोग गर्दछ । आज हामी चिलाउने लक्षण भएका छालाका केही समस्याहरुको बारेमा जानकारी दिनेछौं । ■



## Scabies (लुतो)

### मुख्य कारणहरु

छाला भित्र लुतोका mite जातका किराहरुले सुरुङ्ग बनाउने तथा फुल पार्ने हुनाले निकै चिलाउने हुन्छ । धेरै कन्याउदा संक्रमण देखिन्छ । परिवारका धेरै सदस्यलाई देखिन्छ । लुतोका दाग शरीरभरि नै फैलिने भए पनि काढ, छाती, पेट तथा औलाहरुको विचमा बढी देखिन्छ ।

### ब्यवस्थापन

- Gamma benzene hexa chloride 1% टाउको वाहेक शरीरभरि एक पटक लगाउने र २४ घण्टा पछि नुहाउने र सम्पूर्ण कपडाहरु धुने परिवारका सबैले उपचार गर्ने, वा
- Benzyl benzoate 25% दैनिक दुई दिन लगाउने र तेस्रो दिनमा नुहाउने

## Ring Worm

### मुख्य कारणहरु

यसमा fungus ले छालामा असर गर्दछ । ठाँउ अनुसार फरक देखिन्छ र उपचार पनि फरक पर्दछ । चिलाउने, निश्चित घेरा हुने र घेरा अलिक उठेको र रातो हुने तथा रो भएको स्थानमा भए रौ हराउने हुन्छ ।

### ब्यवस्थापन

- Whitfields वा clotrimazole मलम दिनको दुईपल्ट र यदि Ringworm कपाल भएको ठाँउमा भए Griseofulvin चक्की दिनको एक पल्ट १ देखि ९ महिनासम्म दिनुपर्ने हुन्छ । यसको सट्टामा Fluconazole 150 mg हप्ताको एकपटकका दरले दिन सकिन्छ ।
- दाग निको भएपछि थप एक हप्ता उपचार गर्नुपर्दछ ।



## Candidiasis

### मुख्य कारणहरु

Yeast ले गराउने यो संकमण ओसिलो र अँध्यारो ठाँउमा हुन्छ । चिलाउने र कहिलेकाही दुख्ले पनि हुन्छ । रातो र ओसिलो दाग देखिन्छ । दागको केही स्थानमा दही जस्तो रंग देख्न सकिन्छ । Diabetics, रोग प्रतिरोध क्षमता घटेका र पोषण राम्रो नभएकामा यो रोग बढी मात्रामा देखिन्छ ।

### ब्यवस्थापन

- धाउ भएको भागलाई सुख्खा राख्ने ।
- सकेसम्म धाममा सेकाउने । Gention Violate भोल लगाउने । यदि समस्या धेरै छ भने Ketoconazole वा Miconazole मलम दिनको दुईपल्ट लगाउने ।



## Urticaria

### मुख्य कारणहरू

कुनै खाना, औषधी, बनस्पति, रसायन वा किराले टोक्दा शरीरले प्रतिकृया जनाउँदा छालामा केही उठेको डावर देखिन्छ। चिलाउने रातो डावर धेरै भएमा माहुरीको चाका जस्तै देखिन्छ। केही कुरा खाएको, छोएको वा कुनै औषधी प्रयोग गरेको विरामीले बताउछ।

### ब्यवस्थापन

- सामान्य तथा ठिकै अवस्थामा Chlorphenaramin दिने।
- कडा अवस्थामा Adrinaline १:१००० अनुपातको IM दिने र आवश्यकता अनुसार प्रत्यक पाँच मिनेटमा मात्रा दोन्याउने।
- Urticaria गराउने वस्तुवाट जोगिने।



## Eczema

### मुख्य कारणहरू

सुख्खा खस्तो दाग विशेष गरी बच्चाहरुको अनुहारमा देखिने हुन्छ। कुनै चिज जस्तै धातु, शृंगारको सामागी, छाला, सावुन र रंगको सम्पर्कले समस्या बढाउँछ। यो दाग चिलाउने हुनसक्छ। अनुहार र मुजा पर्ने छाला भएको भाग जस्तै घाँटी, धुँडा र कुहिनाको पछाडिको भागमा बढी देखिन्छ। प्राय वातावरणीय allergy संग यो समस्या देखिन्छ।

### ब्यवस्थापन

- धेरै चिलाउने छ भने Chlorphenaramin दिने।
- Steroid cream वा मलम दिने। अनुहार र बच्चाहरुको लागि hydrocortisone 1% लगाउने।
- जुन वस्तुले गराएको हो सो वस्तु हटाउनु पर्दछ।
- नरिवलको तेल वा paraffin लगाउने। Acute अवस्थाको लागि Steroid cream र लामो समस्याको लागि Steroid मलम लगाउने। (Betamethasone)
- अनुहार र सानो बच्चाको लागि Hydrocortisone 1% लगाउने।
- धेरै बच्चाहरुमा उमेर वढौं गएपछि यो समस्या हराउने हुन्छ।

## Contact Dermatitis

### मुख्य कारणहरू

कुनै वस्तुको सम्पर्कको कारण Local allergic reaction हो। चिलाउने र दुख्ने छालाको दाग प्राय गरेर हात पाखुरा खुट्टा वा कानमा देखिन्छ। यसको किनारा स्पस्ट हुँदैन, कुनै धातु वा वस्तु ने यसको कारण हुन्छ।

### ब्यवस्थापन

- धेरै चिलाउने छ भने Chlorphenaramin दिने।
- Steroid cream वा मलम दिने। अनुहार र बच्चाहरुको लागि hydrocortisone 1% लगाउने।
- जुन वस्तुले गराएको हो सो वस्तु हटाउनु पर्दछ।



## डा. मार्क जिम्मरम्यान

कार्यकारी निर्देशक, एनएसआई



संयुक्त राज्य अमेरिका जस्तो समृद्धशाली मुलुकमा जन्मेर पनि आफ्नो कर्मथलो नेपाल बनाएर विगत दुई दशकभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य क्षेत्रको सुधारमा सक्रिय रहनुभएका डा. मार्क जिम्मरम्यानको नाम त्यति नौलो होइन । वहाँको यो योगदानलाई हामीले सम्मान गर्नै पर्दछ । विभिन्न संस्थाहरुमा संलग्न भई विगत १० बष्टेखि उहाँले एनएसआईको कार्यकारी निर्देशकको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । हामीले यस अंकको भलाकुसारीमा उहाँसँगको कुराकानीलाई समेटेका छौं ।

### १. विगत दुई दशकभन्दा बढी

समयदेखि नेपालमा हुनुहुन्छ । आफ्नो जन्मथलो छोडेर नेपालमा आएर यति लामो समयसम्म बसेर काम गर्न के कुराले प्रेरित गन्यो ? यहाँको नेपाल बसाइँको अनुभवको बारेमा केही सुनाउनु हुन्छ कि ?

वास्तवमा भन्नुपर्दा नेपालमा लामो समयसम्म वस्ने मेरो योजना थिएन । यहाँ आउँदा तीन चार महिना मात्र बसेर अमेरिका नै फर्कर डाक्टरी पेशालाई अगाडी बढाउने सोच थियो । मेरो क्षेत्र मेडिकल भएकोले मलाई यसमा चाख लायो र विरामीहरुको उपचार गर्न थालें । विरामीहरुको उपचार गर्दागाई र यहाँका स्थानीय मानिसहरुलाई साथी बनाउदै जाँदा घुलिमिल बढ्दै गयो र चार महिना एक वर्ष भयो अनि दुई वर्ष भयो । त्यसपछि अलि लामो समयको लागि योगदान पुऱ्याउँ भन्ने लाग्यो । त्यसमा विशेष गरी यो देश, यहाँका मानिसहरुले र मेरो कामले धेरै प्रेरित गन्यो ।

जब जब म नेपालको दुर्गम ठाउँमा जान्छु त्यहाँबाट नयाँ किसिमको उत्प्रेरणा आउँछ । किनकी त्यहाँ जाँदा, हिड्दा र त्यहाँका मानिसहरुलाई भेटदा म आफूलाई कुनै सिनेमा वा उपन्यासको पात्र भै अनुभव गर्दछु र म काठमाडौंमा फर्कदा आफूलाई तृप्त भएको महशुश गर्दछु । त्यसकारण नेपालको ग्रामीण ठाउँबाट धेरै उत्साह र उत्प्रेरणा पाउँदछु ।

नेपालको अनुभवको बारेमा भन्नुपर्दा जस-जसलाई मैले उपचार गरें कोही ठीक भए र कोही ठीक पनि भएन त्यो किसिमको घटना मेरो यादमा आउँछ । म धेरैजना त्यस्ता विरामीहरुको बारेमा भन्न सक्दछु र त्यो नै मेरो लागि अविस्मरणीय घटना हो ।

### २. पाटन अस्पतालमा

डाइरेक्टरको पदमा रहेर काम गर्दागाई निक साइमन्स इन्स्टिच्यूटमा काम गर्न के कुराले उत्प्रेरित हुनुभयो ?

लामो समयदेखि युनाइटेड मिशन नेपालले पाटन अस्पतालको संचालनको

जिम्मा लिएको थियो र त्यो समयमा मिशनले अस्पतालबाट आफ्नो हात भिक्दै थियो । लामो समयदेखि त्यहाँ विदेशी डाक्टर निर्देशक रहेकोले त्यहाँ नेपाली हुनुपर्छ भन्ने आवाज पनि सुनिँदै थियो । त्यहाँ एक किसिमको सक्रमण कालको अवस्था थियो । ठीक त्यही समयमा जिम र मेरिलिन साइमन्सबाट एनएसआईको स्थापनाको प्रस्ताव आयो । साइमन्स दम्पतिले आफ्नो दिवंगत छोराको सम्फननामा संस्था खडा गरी ग्रामीण स्वास्थ्यको सेवामा सुधार गर्ने चुनौति सहित सो कार्यको नेतृत्व लिन मौका दिनुभयो, जो धेरैजसो मानिसहरुले पाउँदैनन् । अर्को मुख्य कुरा समयको पनि थियो । हामीले विचार गर्याउँ कि यो मानिसको कुरा मात्र होइन, परमेश्वरले नै एउटा ढोका बन्द गरेर अर्को खोल्नुभयो जस्तो लायो र नयाँ बाटोमा हिड्न आज्ञा दिनु भयो ।

३. तपाईंको नेतृत्वमा एनएसआईले सरकारी स्तरमा आफ्नो पहिचान बनाउन सफल भएको छ । यसमा तपाईंको के विचार छ र कस्तो अनुभव हुन्छ ?

म एनएसआई आउनुभन्दा अगाडी मसँग कुनै नयाँ संस्था स्थापना गरेको अनुभव थिएन । म पनि नौलो थिएँ र जस-जसलाई मैले भर्ना गरें उनीहरूपनि नौलो र जवान मानिसहरु थिए । त्यसकारण रमाईलो कुरा हामी सबैजनासँग एक किसिमको टिमवर्कको भावना थियो । यस्तो किसिमको भावना मैले पाठन अस्पतालमा पनि देखिनै र अमेरिकामा पनि देखिनै । यस्तो किसिमको मौका धेरै पटक आउदैन । एनएसआईको सफलताले मलाई राम्रो र खुशी लागेको छ । तर अहिलेको अवस्था भन्दा १० वर्षपछि पनि अझै सफलताको बाटोमा हिडै छ भन्ने सुन्न पाउँदा मलाई अझ राम्रो लाग्नेछ ।

#### ४. आउँदा दिनहरूको लागि एनएसआई प्रति यहाँको सल्लाह र सुझाव के छन् ?

एउटा दाताको रूपमा जिम र मेरिलिन साइमन्सले दिनु भएको मौका अरु कसैले पनि दिएको छैन । विभिन्न किसिमका दाताहरु आउँछन् तर पैसाभन्दा पनि साइमन्सले हामीलाई काम गर्न स्वतन्त्रता दिनु भएको छ । उहाँहरुले हामी सफल नभए पनि बारम्बार प्रयास गर्न घचघच्याई रहनु हुन्छ । उहाँहरुको हामीप्रतिको प्रतिवद्धता पनि भविष्यसम्म छ । त्यो किसिमको मौका यहाँको मानिसहरुले नविर्सियोस । आफ्नो देशको लागि यो प्रोजेक्टबाट धेरै गर्न सक्छौं र यहाँबाट निस्कने बेलामा आफूले पनि यो किसिमको मौका मैले लिए कि लिईन भनेर विचार गर्न सक्छ । आफ्नो मनमा ध्यान दिनुपर्ने छ । सीप र पैसा भन्दा पनि त्यो किसिमको भावना आप्नो अन्तर्मनमा आउनुपर्छ । उहाहरणको लागि तपाईं कालिकोट जस्तो ठाउँमा गएर हेनु भयो भने त्यो ठाउँमा सुधारको लागि के गर्न सकिन्छ, र त्यहाँ भित्र समस्याको जड के हो भनेर थाहा पाउन सकिन्छ । मुख्य कुरा त्यो भावना एनएसआई र यहाँका मानिसहरुको मनमा सधैं रहोस् ।



५. स्वास्थ्य मन्त्रालयसँगको साझेदारीलाई तपाईंले कसरी लिनु भएको छ ? यसमा केही सुधारको आवश्यकता देख्नुहुन्छ कि ?

म मिशन अस्पतालको पृष्ठभूमिबाट आएको हुनाले शुरुका दिनहरुमा म सरकारी अस्पताल र स्वास्थ्य मन्त्रालय प्रति त्यति सकारात्मक थिईनै । त्यो मेरो घमण्डीपन थियो । हाम्रो र सरकारको बाटो छुटेको छ जस्तै लाग्यो । तर म एनएसआई आएपछि सरकारसँग काम गर्नु पर्यो । यो दौरानमा मैले थाहा पाएँ सरकारसँग काम गर्न गाहारो थिएन । धेरै मानिसहरुलाई भेटे, जसको भावना देशको लागि केही गराँ भन्ने थियो, जसको सीप छ, धेरै वर्षसम्म गाहारो प्रणाली भए पनि काम गर्दै हुनुहुन्छ । यो अवधिमा मैले माथिल्लो तहदेखि तल्लो तहसम्मका धेरै साथीहरु बनाएको छु । ८-९ जना महानिर्देशकहरु, ५-६ जना सचिवहरु र त्यतिकै संख्यामा मन्त्रीहरुसँग लगायत जिल्लाका धेरै साथीहरुसँग मैले राम्रो सम्बन्ध गाँसेको छु । वास्तवमा भन्नु पर्दा नाम मात्रको साझेदार नभई एनएसआईको कामको पनि साझेदारी सरकारसँग बलियो भएको छ ।

हरेक अवस्थामा सुधारको आवश्यकता पर्दछ नै तर मैले भन्नु पर्दछ एनएसआई र सरकार बीच अहिलेको सम्बन्ध राम्रो छ र भविष्यसम्म त्यही नै रहिरहोस् भन्ने शुभकामना छ ।

६. विगतलाई फर्केर हेर्दा कुनै एउटा कुरामा परिवर्तन ल्याउन सक्ने भए, कुन कुरामा परिवर्तन ल्याउनु हुन्यो ?

संस्थाको बारेमा भन्नुपर्दा मलाई त्यो आवश्यक थियो भन्ने लाग्दैन । तर व्यक्तिगत रूपमा म कहिलेकाहीं अलि छिटो बोल्छु छिटो रिसाउँछु र छिटो मानिसलाई न्याय गर्दै । त्यस्ता घटनाबाट मैले कसै प्रति अन्याय गरेको रहेछु भन्ने त्यो मानिससँग म यही पत्रिकाबाट माफ मार्छु ।

भविष्यको बारेमा म भन्न सकिन् । तर जसरी अगाडी आउँछ त्यसरी नै चलाउँदै जाने मेरो सिद्धान्त भएकोले परिवर्तन गर्ने पर्ने म त्यति देखिन ।

अन्त्यमा, मुख्य कुरा के भने एनएसआईको सिद्धान्तहरु ग्रामीण मानिसहरुको सेवा गर्न अथवा उनीहरुको जीवन सुधार गर्नको लागि हो । यसको लागि उहाँहरुले राम्रो स्वास्थ्य सेवा पाउनुपर्दछ । अनि त्यो सम्भव हुनको लागि ग्रामीण स्वास्थ्यकर्मीहरु मुख्य छन् र त्यसकारण उहाँहरुको म प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्न चाहान्छु । नेपाल सरकार र नेपाली जनताहरुलाई पनि म भन्न चाहान्छु कि नेपालको लागि ग्रामीण स्वास्थ्यकर्मीहरु मुख्य मानिस हो, उहाँहरुको माया नमानुस् । ■

# Neonatal Resuscitation


## डा. काशिम शाह

अस्पतालको प्रसुति कक्ष (Labor room) मा गर्भवती आमाहरूलाई सुत्केरी गराउँदा जन्मने बच्चाको अवस्था सधैं सामान्य नहुन सक्छ। अस्पतालहरूमा काम गर्ने हामी स्वास्थ्यकर्मीहरु सबैले अनुभव गरेकै

कुरा के हो भने जन्मेका केही शिशुहरूमा विभिन्न कारणबाट Cardio-Respiratory Depression हुन गई बच्चा निलो हुने, रुवाइ कम्जोर हुने, मुटुको धइकन कमजोर अथवा नभेटिने अथवा बच्चा लल्याक लुलुक

हुने जस्ता अवस्थाहरु आई ज्यान समेत जान सक्दछ। यस अवस्थामा कसरी उक्त शिशुको उपचार तथा स्याहार गर्न सकिन्दै भने उद्देश्यले यो Neonatal Resuscitation Flow-Chart यहाँ प्रस्तुत गरिएको छ।

## Neonatal Resuscitation Flow Chart



**ET Tube Size**


Infant weight (gm)	Tube Size (mm)
>3000	4
2000-3000	3.5
1000-2000	3.0
<1000	2.5

**Oxygen 5L/minute**

**Indications :**

- HR <100 : PPV (Bag and Mask)
- HR <60 : PPV+ Chest compression
- HR < 60 after 30 seconds of effective ventilation: Drugs

**Re-evaluation of HR:** in every 30 seconds.



Source: American Academy of Pediatrics and American Heart Association (2006) – Neonatal Resuscitation Program (NRP)

**A-AIRWAY:** Position of the baby: Place a small towel behind the neck to maintain the neutral position, if required or utilize a second assistant.

### B-BREATHING:

- PPV (**Bag and Mask**) should be done with room air for term infants with a pop off valve at 30 to 35 cm H2O.
- 100 percent O2 should be used if chest compressions or medications are needed.
- Ventilation should be at 60 breaths per minute with volume at 20 to 30 cc.

**C-CIRCULATION:** 90 compressions and 30 ventilations per minute (3:1 ratio).

### DRUG DOSE

**Epinephrine:** 0.1 to 0.3 ml/kg of 1:10,000 solution IV

**Naloxone:** 0.1 mg/kg of 1.0 mg/ml Naloxone Solution IV

**Sodium Bicarbonate:** 2 mEq/ Kg, IV over 2 minutes

# एसबीए तालिम प्र्याक्टेजको विकास, प्रयोग तथा परिमार्जन

रीता पौखरेल

स्वहश्राव्यी विकास लक्ष्य हासिल गर्ने  
गुणस्तरीय प्रसूति सेवा प्रदान गरी  
मातृ तथा नवविशु मृत्युदर घटाउनको  
लागि National SBA Policy 2006 र  
In-service Training Strategy 2007 को  
विकास गरियो । जस अनुरूप राष्ट्रिय  
स्वास्थ्य तालीम केन्द्र र परिवार स्वास्थ्य  
महाशाखाद्वारा Maternal & Newborn  
Care - Learning Resource Package  
for Skilled Birth Attendants (MNC LRP  
for SBA) तयार गरी २००७ देखि SBA  
तालिम प्रदान गर्दै आएको छ ।

उपयुक्त दक्ष प्रसूतिकर्मीलाई तालिम  
प्रदान गर्ने प्रयोग गरिने शैक्षिक  
सामग्रीहरु गुणस्तरीय साथै समयसापेक्ष  
परिमार्जन तथा अद्यावधिक गरी सुधार  
गर्ने आवश्यक हुन्छ । यसै सिलसिलामा  
सन् २००७ मा विकास गरिएका दक्ष  
प्रसूतिकर्मी तालिमका केही पाठ्य सामग्री  
(Reference Manual/Participant's  
Handbook) लाई सन् २०१० मा पहिलो  
पटक परिमार्जन तथा नेपालीमा अनुवाद  
गरिएको थियो । त्यसैगरी सन् २०१५-१६  
मा पुनः परिमार्जनको आवश्यकता  
महशुस गरी निम्न चरणबाट प्रक्रिया  
अगाडी बढेको छ ।

MNC- LRP for SBA पाठ्य सामग्री  
विकास, प्रयोग तथा परिमार्जनमा  
गरिएका चरणबद्द प्रयासहरु :

1. MNC LRP for SBA पाठ्य सामग्री  
विकास तथा प्रयोग - जुलाई २००६
2. National In-service Training  
Strategy विकास तथा अनुमोदन -  
२००७

3. पहिलो परिमार्जन - २०१०
4. हालसम्म SBA पाठ्य सामग्रीको  
प्रयोग गरी देशभरका २१ तालिम  
अस्पतालहरुबाट करिब ५००० दक्ष  
प्रसूतिकर्मीलाई तालिम प्रदान गरिएको  
छ ।

पाठ्य सामग्री परिमार्जनको आवश्यकता  
पहिचानको लागि SBA Trainer हरुको  
वार्षिक समीक्षा गोष्ठीहरु, FEP  
(Follow-up Enhancement Program) को  
प्रतिवेदन, देश विदेशमा गरिएका अध्ययन  
अनुसन्धान तथा विषय विज्ञहरुको

सिफारिश तथा सुझावहरु संकलन  
गरिएको थियो । उल्लेखित तथ्यहरुको  
आधारमा SBA पाठ्य सामग्रीका  
Reference manual, Trainers Guide and  
Participants Handbook तथा Power  
Point Presentation मा निम्न परिमार्जन  
गरिएको छ ।

SBA पाठ्य सामग्रीका २६ अध्यायलाई  
परिमार्जन गरी २३ अध्याय कायम  
गरिएको छ, तथा सिकाइलाई अभ  
प्रभावकरी बनाउन मुख्य सिपका Skill  
Video थप गरिएको छ ।

## ADDED CHAPTERS

- Gender equality and Social Inclusion (GESI)
- Respectful Maternity Care
- Kangaroo Mother Care (KMC)
- Medical treatment for incomplete Abortion
- Newborn cord care (Chlorhexidine)
- Condom Tamponade for PPH management
- Misoprostol in PPH management
- PostPartum IUCD ( PPIUCD)

## UPDATE/SOME MODIFICATION ON:

- **Module 3 :** Goal of Basic Care
- **Module 4:** HIV/AIDS and PMTCT
- **Module 5:** Infection prevention and Healthcare waste management
- **Module 6:** Antenatal Care
- **Module 8:** Newborn care
- **Module 20:** Managing Newborn problems
- **Module 21:** Postpartum Family Planning (including PPIUCD)

**Deleted Chapters:** Anatomy and Physiology

# स्वास्थ्य प्रतियोगिता

क. संकमण रोकथाम गुणस्तरीय स्वास्थ्य सेवाको अभिन्न अङ्ग हो। स्वास्थ्य सेवामा कार्यरत सबै कर्मचारीहरूले संकमण रोगको सर्ने तथा सार्ने माध्यम सबैलाई थाहा हुन अति आवश्यक छन्। तसर्थे यसका विभिन्न सर्ने माध्यम मध्ये तल दिएको अनुसार कर्मचारीहरूको लापरबाहीबाट सर्ने सक्ने माध्यम कुन हो।

१. Vertical transmission.
२. Horizontal transmission.
३. Oblique transmission.
४. माथिका सबै।

ख. कुनै स्वास्थ्य संस्थामा Known case of HIV Positive गर्भवती महिला सुत्करी गराउन आएकी छिन्। उत्तर गर्भवती आमाबाट नवजात शिशुलाई HIV संकमण सर्न सक्ने माध्यम कुन हो।

१. Vertical transmission.
२. Horizontal transmission.
३. स्वास्थ्यकर्मीको लापरवाही।
४. कुनैपनि होइन।

ग. Emergency, OPD तथा प्रसुति कक्षमा प्रयोग गरेका औजारहरु तुरन्त Infection Prevention सिद्धान्त अनुसार सर्वप्रथम के गर्नुपर्दछ ?

१. सावुन पानीमा धोएर chlorine मा 10 min सम्म डुबाउने।
२. 0.5% Chlorine मा 20 min सम्म डुबाउने।
३. 0.5% Chlorine मा 10min डुबाउने।
४. माथिका सबै।

घ. उत्तर सामानहरु Disinfection कार्य सकिएपछि पुनः प्रयोगमा ल्याउनु अघि निर्मलीकरण गर्न नसकिने अवस्थामा तपाइले उच्चस्तरको संकमण निवारण गरेर पनि चलाउन सकिन्छ। सो उच्चस्तरको संकमण

निवारण कसरी गर्न सकिन्छ ?

१. सफा पानीमा ३० मिनेट उमाल्ने।
२. उम्लेको पानीमा २० मिनेट उमाल्ने अथवा २० मिनेटसम्म रसायनिक घोलमा डुबाउने।
३. रसायनिक घोलमा २० मिनेट डुबाउने।
४. माथिका सबै।

ड. उच्चस्तरीय संकमण निवारण गर्दा ख्याल गर्नु पर्ने कुराहरु कुन-कुन हुन्।

१. विको भएको भाँडामा औजारहरु खुल्ला अवस्थामा पुरा डुबेको हुनुपर्दछ।
२. चाहेको खण्डमा बीचमा अर्को समान थप्न नमिल्ने।
३. १ र २ दबै।
४. माथिको कुनै पनि होइन।

च. स्वास्थ्य संस्थाबाट निस्केका

फोहोरमैलाको भण्डारणमा पृथकीकरण (segregation) उचित तरिकाले गर्नु पर्ने कारणहरु के के हुन् ?

१. फोहोरमैलाहरुको ओसार-पसार गर्न सजिलो।
२. सफल व्यवस्थापनको भलक।
३. स्वास्थ्य संस्थामा हानिकारकजन्य फोहोरहरुको व्यवस्थापन गर्ने खर्चमा कटौतिका साथै जोखिम न्यूनीकरणको लागि।
४. माथिका सबै।

**स्वास्थ्य प्रतियोगितामा भाग लिने सहभागीले तल उल्लेख गरिएको ठेगानामा आफ्नो उत्तर पठाउनु होला। यसमा भाग लिएका पहिलो पाँच (५) सही उत्तर पठाउनेहरूलाई आफ्नो इच्छानुसार MLP Clinical Skills Video को १ सेट अथवा Nepal CME Module (CD) को ६ विषयहरुको १ सेट प्राप्त गर्नुहोन्नेछ।**

अंक ११ को सही उत्तर हो: १(क), २(ग), ३(ख), ४(ग) र ५(घ)। यस अंकका विजेताहरु तल उल्लेखित छन्। सबै विजेताहरूलाई हामी बधाई दिन चाहान्छौं र पुरस्कारको लागि तलको ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।

१. लक्ष्मण साह, अहेव, रंगमंग उपस्वास्थ्य चौकी, स्याङ्गजा
२. गोपाल बहादुर कार्की, अहेव, अरबेनी स्वास्थ्य चौकी, गुल्मी
३. कृष्ण कापले, थुम्वरदिन स्वास्थ्य चौकी, ताप्लेजुङ
४. खेमराज साह, लिमिथाना स्वास्थ्य चौकी, पर्वत
५. रामविलास चौधरी, सुभाङ्ग उपस्वास्थ्य चौकी, पाँचथर

**हामीलाई तपाईंको समस्यामात्र नभन्नुहोस्, केही समाधानको सुझाव पनि दिनुहोस्।**

यहाँहरुको सहभागिताकोलागि हामी धन्यवाद दिन चाहन्छौं। आउँदो अंकहरुको समस्या समाधानमा पनि यहाँहरूले आफ्नो समाधानका प्रयासहरु लेखि अन्य स्वास्थ्यकर्मी साथीहरूलाई बाटो देखाइ सहयोग गरिदिनुहुन हामी प्रोत्साहन गर्दछौं। तपाईंको प्रयास वा कोशिश अरुकालागि पनि समाधान हुनसक्छ। यस समस्याको सबैभन्दा राप्रो समाधान पठाउनुहुने स्वास्थ्यकर्मीलाई रु ५,०००/- द्वारा पुरस्कृत गरिनेछ।

**समस्या #१२:**  
तपाईंको विचारमा संस्थागत प्रसूती सेवालाई बढाउन स्थानीय स्तरमा के के गर्नुपर्दछ जस्तो लाग्दछ ?



**NSI**  
Nick Simons Institute  
ENHANCING RURAL HEALTH CARE

NATIONAL HEALTH TRAINING CENTRE  
GOVERNMENT OF NEPAL

STAMP

कृपया यहाँहरुको सुझाव, प्रतिक्रिया तथा समस्याहरू निम्न ठेगानामा पठाउनुहोला।

निक साइमन्स इन्स्टिच्यूट  
पो.ब.नं. द९७५ ई पि सी १८१३  
सानेपा, ललितपुर, नेपाल  
फोन: ०१-५५५९९७८  
फायरस: ०१-५५५४४९७९  
ईमेल: newsletter@nsi.edu.np  
[www.nsi.edu.np](http://www.nsi.edu.np)

TO: \_\_\_\_\_

सम्पादन/अनुवाद: नवराज श्रेष्ठ • संयोजक: पलीन सुब्बा • सल्लाहकार: डा. मार्क जिम्मरस्यान, इन्द्रा राई, डा. काशिम शाह, बाल सुन्दर चौर्सी, शारदा शाह, रीता पोखरेल, माधव भुपाल, विजय ढक्काल, रीता थापा, शोभना राई, रीवना शाक्य • डिजाइन/लेआउट: हरि मरासीनी